


आफ्नो समुदायलाई सुरक्षित राख्नुहोस्

थोरै अतिरिक्त दुरी काएम गरेर

तपाईं र अन्य मानिसहरूबिच जति धेरै दुरी काएम हुन्छ, श्वासप्रश्वाससम्बन्धी रोगहरू जस्तै COVID-19 र इन्फ्लुएन्जा फैलिन त्यति नै गाह्रो हुन्छ।



अन्य मानिसहरूसँग 1.5 मिटर टाढा बसेर आफू र आफ्नो समुदायलाई सुरक्षित राख्नुहोस्।



आफू र अरूलाई जोगाउन मास्क लगाउनुहोस्



बिसन्धो महसुस गर्दा घरमै बस्नुहोस्।



यदि तपाईं आफ्ना लक्षणहरूको बारेमा चिन्तित हुनुहुन्छ भने 1800 020 080 मा फोन गर्नुहोस् निःशुल्क दोभाषे सेवाहरूको लागि विकल्प 8 चयन गर्नुहोस्।

health.gov.au/covid19-translated